

भगवतीमाई गाउँपालिका, गाउँ कार्यपालिकाको ६१ औँ बैठकका निर्णयहरु :

निर्णय नं १ :

यस भगवतीमाई गाउँपालिका अन्तर्गत अपाङ्गता भएका नागरिकहरुलाई अपाङ्गता परिचय पत्र वितरण गर्नको लागि पालिकास्तरीय समन्वय समिति देहाय बमोजिम गठन गर्ने निर्णय गरियो ।

सि नं	नामथर	ठेगाना	पद
१	चन्द्रा रेग्मी	उपाध्यक्ष भगवतीमाई गाउँपालिका	– संयोजक
२	पुष्पा अधिकारी	गाउँसभा सदस्य भगवतीमाई गाउँपालिका वडा नं १	– सदस्य
३	अंगतबहादुर शाही	प्रधानाध्यापक भगवती मा वि थुवाँ वडा नं ५	– सदस्य
४	बबिन शाही	हे अ जगनाथ स्वास्थ्य चौकी	– सदस्य
५	कार्यालय प्रमुख	प्रहरी चौकी वेस्तडा	– सदस्य
६	अध्यक्ष	सि बि ओ महासंघ वेस्तडा	– सदस्य
७	ईकाइ प्रमुख	महिला बालबालिका तथा समाज कल्याण ईकाइ	–सदस्य सचिव

निर्णय नं २

पाँचौँ गाउँसभाबाट सहकारी र लैंगिक समानता तथा सामाजिक समावेशीकरण शीर्षक अन्तर्गत लक्षित वर्गको लागि विनियोजन भएको रकमको आर्थिक तथा सामाजिक विकास शाखाबाट पेश भएको कार्यक्रम संशोधन सहित स्वीकृत गर्ने निर्णय गरियो ।

निर्णय नं ३

यस भगवतीमाई गाउँपालिकाको छैटौँ गाउँसभा मिति २०७६ फागुन ५ गते ११:३० बजे आह्वान गर्ने निर्णय गरियो ।

निर्णय नं ४

जिल्ला विपद् व्यवस्थापन समितिको मिति २०७६।०८।०४ गतेको बैठकको निर्णय अनुसार यस गाउँपालिकाभित्र घटन सक्ने सम्भावित विपद्को व्यवस्थापनको लागि आवश्यक सामग्री व्यवस्था गरी राख्न अनुरोध भई आएको हुँदा गाउँ कार्यपालिकाको कार्यालयमा मौज्जात रहेका सामग्री मध्यनजर गरी थप सामग्री विपद् व्यवस्थापन कोषबाट खरिद् गरी व्यवस्था गर्ने ।

निर्णय नं ५

यस गाउँपालिकाको कार्यालय भवन निर्माणको लागि परामर्शदाताबाट तयार भएको कार्यालय भवनको ड्रिङ्ग डिजाईन र रु ५,९७,५९,२४२।७३ लागत अनुमान स्वीकृत गर्ने।

निर्णय नं ६

कर्णाली प्रदेश सरकारबाट आ व २०७७।०७८ प्राप्त हुने विशेष अनुदानबाट यस गाउँपालिका अन्तर्गत संचालन हुने आयोजनाहरु देहाय वमोजिम छनौट गर्ने निर्णय गरियो ।

क्र स	आयोजनाको नाम	कार्यान्वयन हुने स्थान	कैफियत
१	रुम स्वास्थ्य चौकी भवन निर्माण	वडा नं २	
२	सामुदायिक स्वास्थ्य ईकाइ	वडा नं ६	
३	ज्वाला प्रा वि भवन निर्माण	वडा नं १	
४	कालिका मा वि भवन निर्माण	वडा नं ४	

निर्णय नं ७

कर्णाली प्रदेश सरकारबाट आ व २०७७।०७८ प्राप्त हुने सम्पुरक अनुदानबाट यस गाउँपालिका अन्तर्गत संचालन हुने आयोजनाहरु देहाय वमोजिम छनौट गर्ने निर्णय गरियो ।

क्र स	आयोजनाको नाम	कार्यान्वयन हुने स्थान	कैफियत
१	जुम्ला काफल मलुका कचाली सडक	वडा नं ५	
२	बाईचिपिन दुनिपाटा सडक	वडा नं ६ र ७	
३	मेली साले बजेडा देउली सडक	वडा नं २	
४	जिरो पोईन्ट वडा कार्यालय सडक	वडा नं ४	